

कोभिड-१९ साकेतिक ट्राफिक लाइट प्रणाली:

हरियो-पहेलो/सुन्तले-रातो

खोपको प्रमाणले तपाईंलाई यो नयां प्रणाली प्रयोग गरेर राम्रोसंग व्यवस्थापन गर्न सहयोग गर्नेछ

- १) क्याफेमा कफी पिउन, जिममा जान, खेलकुदमा सहभागी हुन, सामुदायिक कार्यक्रम, ईत्यादिको लागि धेरैजसो ठाउँहरूमा उनीहरूको भवनमा छिर्न अघि, उनीहरूले तपाईंको खोपको प्रमाण हेर्न चाहन्छन् ।
- २) सबै तहहरूमा – हरियो, पहेलो र रातो – व्यवसाय, खुद्रा तथा ब्यातिगत र सार्वजनिक सुविधाहरू सामान्यतया खोप लगाएका मानिसहरूका लागि खुल्ला रहनेछन् । यसको मतलब यदि तपाईंसंग खोपको प्रमाण छ भने तपाईं पहेलो/सुन्तले र रातो बत्ती समयमा पनि आफ्नो सामान्य जिवन चलाउन सक्नुहुन्छ ।
- ३) एक अलग कागजमा तपाईंको फोनमा खोप प्रमाणपत्र डाउनलोड गर्ने बारे चरणहरू राखिएको छ ।
- ४) अथवा तपाईं यो लिङ्क माफत गर्न सक्नुहुन्छ: <https://covid19.govt.nz/covid-19-vaccines/getting-proof-of-your-vaccination/>
- ५) १२ देखि १५ वर्षका मानिसहरू र मोबाइल फोन नभएका मानिसहरूका लागि तपाईंले स्वास्थ्य मन्त्रालयको वेबसाइटबाट पनि खोप प्रमाणपत्र प्राप्त गर्न सक्नुहुन्छ । <https://www.health.govt.nz/our-work/diseases-and-conditions/covid-19-novel-coronavirus/covid-19-vaccines/covid-19-requesting-proof-vaccination>। निर्देशनहरू छुट्टै कागजमा छन् ।
- ६) खोप प्रमाणपत्र देखाउनुका अतिरिक्त, तपाईंले QR स्क्यानइड र आफु गएको ठाँउ रेकर्ड गर्न आवश्यक हुन्छ ।

सांकेतिक हरियो-न्यूजिल्यान्डमा धेरै COVID-19 केस नभएको संकेत हो

यसको मतलब त्यहाँ समुदायमा केही कोभिड-१९ केसहरू छन् ।
कतिपय विदेशबाट समय समयमा आउने गरेका छन् ।
तपाईं आफ्नो समुदायमा धेरैजसो कुराहरू गर्नको लागि आफ्नो खोप प्रमाणपत्र देखाउन आवश्यक हुनेछ ।

तपाईं कसरी हरियो मा सुरक्षित रहन सक्नुहुन्छ

- तपाईं जहाँ जानुहुन्छ त्यसको रेकर्ड राख्नुहोस - लिखित वा QR कोड जताततै स्क्रान गर्ने व्यवस्था हुन्छ ।
- सार्वजनिक डाँउ - जस्तै भवनभित्र, पसल र कार्यलय जाँदा मास्क लगाउने
- हवाई उडानहरूमा मास्क लगाउने

हरियोमा तपाईं कहाँ जान सक्नुहुन्छ

- सार्वजनिक सुविधाहरू - स्वीमिङ पुल, पुस्तकालय, खेल मैदान
- खुद्रा - किनमेल
- कार्यस्थलहरू - काममा जानुहोस र अन्य कार्यस्थलहरूमा जानुहोस
- शैक्षिक स्थानहरू - बालकेन्द्र, विद्यालयहरू, विश्वविद्यालयहरू, पोलिटेक्निकहरू, ESOL कक्षाहरू
- तोकिएका बाहिरी सामुदायिक कार्यक्रमहरू - यस्मा कन्सर्टहरू, ठुला खेलकुद कार्यक्रमहरू, उत्सवहरू, सडक मेलाहरू हुनेछन् ।
- कुनै क्षेत्रिय सिमा प्रतिबन्ध छैन - तपाईं आफ्नो ईच्छा अनुसार न्यूजिल्याण्ड वरिपरि घुम्न सक्नुहुन्छ ।

सांकेतिक हरियोमा धेरै ठाउँहरूले 'खोप लगाएको प्रमाण' प्रयोग गर्नेछ

खोप प्रमाणपत्रहरू प्रयोग गर्ने ठाउँहरू: आतिथ्य (क्याफे र रेष्टुरेन्टहरू), जमघटहरू (विवाह, अन्त्येष्टि, ट्राङ्किहांगा, धार्मिक स्थानहरू, शोकसभाहरू, मराय) जस्ता ठुला कार्यक्रमहरू (भित्र/बाहिर), नजिकको सम्पर्क व्यवसायहरू (उदाहरणका लागि, कपाल काटनेहरू) र जिम जानको लागि कुनै निशेद हुने छैन ।

यसको मतलब यी ठाउँहरूमा जान र यी कार्यक्रमहरूमा सामेल हुनको लागि तपाईंले आफ्नो खोप प्रमाणपत्र देखाउनु पर्ने हुन्छ ।

खोप प्रमाणपत्रहरू प्रयोग नगर्ने ठाउँहरू: यी व्यवसायहरू, संस्थाहरू र सेवाहरूमा सिमा निशेद हुनेछन । व्यक्तिहरूको सिमा १०० हो, मानिसहरू बसेको हुनुपर्दछ र १ मिटरको दुरी कायम राख्नुपर्छ ।

यसको मतलब यी ठाउँहरूमा जान र १०० भन्दा कम व्यक्तिहरूसंग यी कार्यक्रमहरूमा सामेल हुन तपाईंले आफ्नो प्रमाणपत्र देखाउनु पर्दैन ।

सुन्तले पहेलो - यसको COVID19 को संख्या बढदैछ

परिस्थितिले हाम्रो स्वास्थ्य प्रणालीलाई दबाव दिइरहेको छ ।
उमेर र स्वास्थ्यका कारण जोखिममा रहेका व्यक्तिहरूको लागि जोखिम बढेको हुन सक्छ ।
तपाईंले आफ्नो समुदायमा धेरै जसो कुराहरू गर्नको लागि आफ्नो खोप प्रमाणपत्र देखाउन
आवश्यक हुनेछ ।

तपाईं कसरी पहेलोमा सुरक्षित रहन सक्नुहुन्छ

- तपाईं जहां जानुहुन्छ त्यसको रेकर्ड राख्नुहोस - लिखित वा QR कोड जताततै
स्वयानको व्यवस्था गरिएको छ
- भवनभित्र मास्क लगाउने - जस्तै पसल र भित्री ठाउँहरूमा
- हवाई उडानहरू, सार्वजनिक यातायात, सार्वजनिक स्थानहरूमा, ट्याक्सी र उबरहरूमा
मास्क लगाउने - मुख्य कुरा मास्क जताततै लगाउन प्रोत्साहित गरिन्छ ।

पहेलोमा तपाईं कहाँ जान सक्नुहुन्छ

- सार्वजनिक सुविधाहरू - स्वीमिङ पुल, पुस्तकालयहरू, खेल मैदानहरू १ मिटरको दुरी र
सिमित संख्यामा खुला हुनेछन् ।
- खुद्रा - किनमेल - १ मिटरको दुरीमा आधारित सिमित संख्यामा खुल्ला हुनेछन् ।
- कार्यस्थलहरू - काममा जाँदै हुनुहुन्छ - तपाईंको कार्यस्थल खुला हुनेछ ।
- शैक्षिक स्थानहरू - बालकेन्द्रहरू, विद्यालयहरू, विश्वविद्यालयहरू, पोलिटेक्निकहरू, ESOL
कक्षाहरू - सार्वजनिक स्वास्थ्य उपायहरूको साथ खुला हुनेछन् । हान्ड स्यानिटाइजर,
मास्क लगाउने, १ मिटरको दुरी प्रयोग गर्ने
- तोकिएको बाहिरी सामुदायिक कार्यक्रमहरू - जस्तै कन्सर्टहरू, ठुला खेलकुद कार्यक्रमहरू,
चाडपर्वहरू, सडक मेलाहरू हुनेछन् - तिनीहरूले मानिसहरूको संख्या र स्पेसिडको बारेमा
मार्गदर्शन जारी राख्नेछन् ।
- कुनै क्षेत्रिय सिमा प्रतिबन्ध छैन - तपाईंको इच्छा अनुसार न्युजिल्याण्डभरि घुम्न
सक्नुहुन्छ ।

पहेलोमा धेरै जसो स्थानहरूले 'खोपको प्रमाण' प्रयोग गर्नेछन्

खोप प्रमाणपत्रहरू प्रयोग गर्ने ठाउँहरू: आतिथ्यता (क्याफे र रेष्टुरेन्टहरू), जमघटहरू (विवाह, अन्त्येष्टि, ट्राङ्गिहांगा, धार्मिक स्थानहरू, शोकसभाहरू, मराय) जस्ता कार्यक्रमहरू (भित्र/बाहिर), नजिकको सम्पर्क व्यवसायहरू (उदाहरणका लागि, कपाल काटनेहरू) र जिम
जानको लागि कुनै निशेद छैन ।

यसको मतलब यी ठाउँहरूमा जान र यी कार्यक्रमहरूमा सामेल हुनको लागि तपाईंले
आफ्नो खोप प्रमाणपत्र देखाउनु पर्ने हुन्छ ।

खोप प्रमाणपत्रहरू प्रयोग नगर्ने ठाउँहरू:

प्रतिबन्धहरू: आतिथ्य - सम्पर्करहित सेवा; १ मिटरको दुरीका आधारमा ५० जनासम्म
जम्मा हुने

बन्द अथवा संचालन हुन नसक्ने अवस्था : कार्यक्रमहरू (भित्र/बाहिर), नजिकको सम्पर्क
व्यवसायहरू - उदाहरणका लागि, कपाल काटनेहरू) र जिम सेवाहरू

यसको मतलब यी दुई ठाउँहरूमा तपाईंले आफ्नो प्रमाणपत्र देखाउनु पर्दैन ।

सांकेतिक रातो - मानिसहरु र स्वास्थ्य प्रणालीको सुरक्षाकोलागि कार्यविधी

कोभिड १९को बढ्दो संख्याको अवस्थाले हाम्रो स्वास्थ्य प्रणालीलाई दबाव दिइरहेको छ । उमेर र स्वास्थ्यका कारण 'जोखिममा रहेका व्यक्तिहरु' को लागि जोखिम बढेको छ । धेरै जसो कुराहरु गर्नको लागि तपाईं आफ्नो खोप प्रमाणपत्र देखाउनु पर्ने हुन्छ ।

तपाईं कसरी रातोमा सुरक्षित रहन सक्नुहुन्छ

- तपाईं जहां जानुहुन्छ त्यसको रेकर्ड राख्नुहोस - लिखित वा QR कोड जताततै स्क्यानको व्यवस्था छ
- भवनभित्र मास्क लगाउने - जस्तै पसल र भित्री ठाउँहरुमा
- हवाई उडानहरु, सार्वजनिक यातायात, सार्वजनिक स्थानहरुमा, टयाक्सीहरु र उबरहरुमा मास्क लगाउने - मुख्यतया तपाईंले तिनीहरुलाई जताततै लगाउनु पर्छ ।

रातोमा तपाईं कहां जानु सक्नुहुन्छ

- सार्वजनिक सुविधाहरु - स्वीमिङ पुल, पुस्तकालयहरु, खेल मैदानहरु जहां १ मिटरको दुरीमा १०० जनासम्मका लागि खुला हुनेछन ।
- खुद्रा - किनमेल - १ मिटरको दुरीमा आधारित क्षमताको सिमामा खुला हुनेछ
- कार्यस्थलहरु - घरबाट काम गर्न प्रोत्साहन हुनेछ
- शैक्षिक स्थानहरु - बालकेन्द्रहरु, विद्यालयहरु, सार्वजनिक स्वास्थ्य मापदण्डकासाथ खुला हुनेछन । हान्ड स्यानिटाइजर र मास्क लगाउने, १ मिटरको दुरी कायम गर्ने
- तोकिएको बाहिरी सामुदायिक कार्यक्रमहरुमा निश्चित क्षमता अनुसार भरपर्ने छ
- क्षमताको आधारमा क्षेत्रिय सिमा निशेधिकरण लागु हुन सक्छ

रातोमा धेरै जसो स्थानहरुले 'खोपको प्रमाण' प्रयोग गर्नेछन

खोप प्रमाणपत्रहरु प्रयोग गर्ने ठाउँहरुमा प्रतिबन्धहरु हुनेछन

१ मिटर भौतिक दुरीका आधारमा १०० जनासंग खोल्नुहोस - आतिथ्यता (क्याफे र रेष्टुरेन्टहरु), जमघटहरु (विवाह, अन्त्येष्टि, टयाङ्गिङ्गा, धार्मिक स्थानहरु, मराय), कार्यक्रमहरु (भित्र/बाहिर), नजिकको सम्पर्क व्यवसायहरु (उदाहरणका लागि, कपाल काटने ठाउँहरु) र जिम जानको लागि कुनै निशेध हुने छैन।

सार्वजनिक स्वास्थ्य मापदण्डकासाथ खोल्नुहोस: नजिकको सम्पर्क व्यवसायहरु जस्तै - कपाल काटने ठाउँहरु

अन-साइट कक्षाहरुका लागि आवश्यक खोपहरुको डेलिभरी: १ मिटरको दुरीमा आधारित क्षमता अनुसार टरसेरी शिक्षा कक्षाहरु संचालित हुने

यसको मतलब तपाईंले यी ठाउँहरुमा जान र सांकेतिक रातोको समयमा पनि यी कार्यक्रमहरुमा सामेल हुन आफ्नो खोप प्रमाणपत्र देखाउनु पर्नेछ ।

खोप प्रमाणपत्रहरु प्रयोग नगर्ने ठाउँहरु:

प्रतिबन्धहरु: आतिथ्य -सम्पर्करहित सेवा; १ मिटर दुरीको आधारमा १० जना सम्म जम्मा हुने; टरसेरी शिक्षा - दुर शिक्षामात्र

बन्द अथवा संचालन हुन नसक्ने अवस्था : कार्यक्रमहरु (भित्र/बाहिर), नजिकको सम्पर्क व्यवसायहरु -उदाहरणकालागि, कपाल काटने ठाउँहरु र जिम सेवाहरु

यसको मतलब यी दुई ठाउँहरुमा रातोको समयमा तपाईंले आफ्नो प्रमाणपत्र देखाउनु पर्दैन ।